

अनुसूची-२

(दफा ४ तथा अनुसूची-१ को भाग सम्बन्धित)



धवलागिरी गाउँपालिका

स्थानीय राजपत्र

खण्ड ०५

संख्या ०३ मिति: २०७८/०३/०९

भाग १

धवलागिरी गाउँपालिका

गाउँ कार्यपालिकाको स्वीकृतिबाट जारी

विनियोजन ऐन, २०७८

धवलागिरी गाउँपालिकाको विनियोजन ऐन, २०७८

सभाबाट स्वीकृत मिति: २०७८/०३/०९ गते

धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/८९ को सेवा र कार्यहरूको लागि स्थानीय संचित कोषबाट केही रकम खर्च गर्ने र विनियोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन ।

प्रस्तावना

धवलागिरी गाउँपालिकाको आर्थिक वर्ष २०७८/८९ को सेवा र कार्यहरूको लागि संचित कोषबाट केही रकम खर्च गर्ने अधिकार दिन र सो रकम विनियोजन गर्न वाञ्छनीय भएकोले, नेपालको संविधानको धारा २२९ को उपधारा (२) बमोजिम धवलागिरी गाउँपालिकाको गाउँसभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम "धवलागिरी गाउँपालिकाको विनियोजन ऐन २०७८" रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. आर्थिक वर्ष २०७८/८९ को निमित्त संचित कोषबाट रकम खर्च गर्ने अधिकार:

(१) आर्थिक वर्ष २०७८/८९ को निमित्त अनुसूची १ मा उल्लेखित चालु खर्च, पुँजीगत खर्च, सामाजिक सुरक्षा भत्ता र वित्तिय व्यवस्थाको रकम समेत गरी जम्मा रु . ४८२९४९८२० (अक्षरूपी अठ्चालीस लाख उन्तिस लाख उनन्पचास हजार आठ सय बीस रुपैया मात्र) मा नवढाई निर्दिष्ट गरिए बमोजिम संचित कोषबाट खर्च गर्न सकिनेछ ।

३. विनियोजन: (१) यस ऐनद्वारा संचित कोषबाट खर्च गर्न अधिकार दिइएको रकम आर्थिक वर्ष २०७८/८९ को निमित्त धवलागिरी गाउँपालिकाको गाउँ कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरिनेछ ।

(२) उपदफा (१)मा जुनसुकै कुरा लेखिएको भएतापनी कार्यपालिका, वडा समिति र विषयगत शाखाले गर्ने सेवा र कार्यहरूको निमित्त विनियोजन गरेको रकम मध्ये कुनैमा बचत हुने र कुनैमा अपुग हुने देखिन आएमा गाउँ कार्यपालिकाले बचत हुने शिर्षकबाट नपुग हुने शिर्षकमा रकम सार्न सक्नेछ । यसरी रकम सार्दा एक शिर्षकबाट सो शिर्षक को जम्मा रकमको २५ प्रतिशतमा नबढ्नेगरी कुनै एक वा एकभन्दा

बढी शिर्षकहरू बाट अर्को एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न तथा निकास र खर्च जनाउन सकिनेछ । पूँजिगत खर्च र वित्तीय व्यवस्था तर्फ विनियोजित रकम साँवा भुक्तानी खर्च र व्याज भुक्तानी खर्च शिर्षक मा बाहेक अन्य चालू खर्च शिर्षक तर्फ सार्न र वित्तीय व्यवस्था अन्तर्गत साँवा भुक्तानी खर्च तर्फ विनियोजित रकम व्याज भुक्तानी खर्च शिर्षक मा बाहेक अन्यत्र सार्न सकिने छैन । तर चालु तथा पूँजिगत खर्च र वित्तीय व्यवस्थाको खर्च व्यहोर्न एक स्रोतबाट अर्को स्रोत मा रकम सार्न सकिनेछ ।

(३) उपदफा(२) मा जुनसुकै कुरा लेखिएको भएतापनि एक शिर्षक बाट सो शिर्षकको जम्मा स्वीकृत रकमको २५ प्रतिशत भन्दा बढ्ने गरी कुनै एक वा एक भन्दा बढी शिर्षकहरूमा रकम सार्न परेमा गाउँसभाको स्वीकृति लिनुपर्नेछ ।

अनुसूची -१

(दफा २ सँग सम्बन्धित)


नेपालको संविधान धारा २२९ (२) वमोजिम संचित कोषबाट विनियोजन हुने रकम

रु हजारमा


क्र.सं	अनुदान संख्या	शिर्षकको नाम	चालु खर्च	पूँजिगत खर्च	वित्तीय व्यवस्था	जम्मा
१	२	३	४	५	६	७
१		गाउँ कार्यपालिका	९८४४९८२०	१२६६०००००		२२५०४९८२०
३		सशर्त	१६७००००००	१०९०००००		१७८९०००००
		सामाजिक सुरक्षा	८०००००००			८०००००००
		जम्मा	३४५४४९८२०	१३७५०००००		४८२९४९८२०

धवलागिरी गाउँपालिका

मुना, म्याग्दी



विनीयोजन ऐन – २०७८



पारित मिति – २०७८ साल असार ९ गते रोज ४ शुभम्

आज्ञाले ,
नाम:-गोपाल शर्मा
प्रमुख प्रशासकीय अधिकृत